



नेपाल सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य सेवा विभाग
आपूर्ति व्यवस्था महाशाखा
टेकु, काठमाण्डौ

सुरक्षा गार्डको
सेवा करारमा लिने सम्बन्धी सिलबन्दी प्रस्ताव

सूचना नं.: DOHS/S /SQ- 50/LMD /2074-75(Security Service For
Department of Health Services)



विषय सूची

खण्ड १ : सिलबन्दी प्रस्ताव आव्हान	२
खण्ड २ : सिलबन्दी प्रस्ताव दातालाई निर्देशन	३
खण्ड ३ : सेवा करार खरिद सम्झौताका शर्तहरू	७
खण्ड ४ : सुरक्षा गार्डको कार्यक्षेत्रगत शर्त तथा कार्य विवरणहरू	१४
खण्ड ५ : सिलबन्दी प्रस्ताव फारम र मूल्य अंकित परिमाण सूची	१६
खण्ड ६ : नमूना फारमहरू	२९

खण्ड १ : सिलबन्दी प्रस्ताव आव्हान

सुरक्षा गार्डको सेवा करारमा लिने सम्बन्धि सिलबन्दी प्रस्ताव आव्हान DOHS/S/SQ- 50/LMD/2074-75(Security Service For Department of Health Services)

प्रथम पटक प्रकाशित मिति: २०७४/०५/०६

१. स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा तथा केन्द्रिय स्टोर पथलैयाको लागि आर्थिक वर्ष ०७४/०७५ मा सम्झौता भएको मितिले १ वर्षसम्मको लागि देहाय बमोजिमको सेवा आवश्यक भई सेवा करारमा लिनुपर्ने भएकोले सो कार्यको लागि इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरुबाट रीतपूर्वकको सिलबन्दी प्रस्ताव आव्हान गरिएको छ ।

सुरक्षा गार्ड संख्या: स्वा.से.वि. टेकुको लागि ७ जना तथा केन्द्रिय स्टोर पथलैयाको लागि ३ जना गरि जम्मा १० जना
आवश्यक सेवा अवधि: शुरुमा सम्झौता भएको मितिले १ वर्ष
(सेवा सन्तोषजनक रहेमा म्याद थप गर्न सकिने)

२. सिलबन्दी प्रस्ताव फाराम तथा यस सम्बन्धि थप जानकारी स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु, फोन नं. ४२६१७६८ वाट प्राप्त गर्न सक्नेछ ।
३. प्रस्ताव सम्बन्धी कागजात २०७४/०५/०६ देखि कार्यालय खुलेको दिन कार्यालय समय भित्र नवीकरण भएको ईजाजतपत्र, आयकरको स्थायी लेखा प्रमाणपत्र, आ.व. ०७२/०७३ को कर चुक्ता प्रमाण-पत्र, मु.अ.कर/स्थायी लेखा नम्बर दर्ता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपी र रु. १०००/- दस्तुर राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखाको राजस्व खाता नं. १४२२७, कार्यालय कोड नं. २७-३७०-११, खाता नं. १-१-०००१ बुझाएको सक्कलै बैंक भौचर संलग्न राखी निवेदन पेश गरी प्रस्ताव खरीद गर्न सकिनेछ । प्रस्ताव सम्बन्धी कागजात २०७४/०५/२१ गते कार्यालय समय सम्म बिक्रीका लागि उपलब्ध हुनेछ ।
४. खरीद भएको सिलबन्दी प्रस्ताव २०७४/०५/२२ गते मध्याह्न १२:०० बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, प्रस्तावदाताको नाम र ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहाछाप गरि यस कार्यालयमा दर्ता गराउनु पर्नेछ ।
५. सिलबन्दी प्रस्तावको मान्य अवधि प्रस्ताव खोलिने दिनवाट ४५ दिनको हुनु पर्नेछ र सिलबन्दी प्रस्ताव साथ कम्तिमा रु. ५०,०००/- बराबरको जमानत वापत नगद जमानि वा सो रकम बराबर सिलबन्दी प्रस्ताव खोलिने मितिवाट कम्तिमा ७५ दिन (२०७४/०८/०४ सम्म) म्याद भएको नेपालको कुनै क श्रेणीको वाणिज्य बैंकवाट यस कार्यालयको पक्षमा जारी भएको बैंक ग्यारेन्टी पेश गर्नु पर्नेछ ।
६. दर्ता भएका सिलबन्दी प्रस्ताव २०७४/०५/२२ गते दिउंसो १:०० बजे सिलबन्दी प्रस्तावदाता वा निजका प्रतिनिधिहरु र कार्यालय प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । सिलबन्दी प्रस्तावदाता वा निजका प्रतिनिधि उपस्थित नभए पनि प्रस्ताव खोल्न कुनै बाधा पर्ने छैन ।
७. सिलबन्दी प्रस्ताव खरीद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
८. सिलबन्दी प्रस्ताव स्वीकृत भएपछि ठेक्का सम्झौता गर्दा तोकिएको रकम बराबरको नगद जमानि वा घटीमा १२ महिना म्याद भएको नेपालको कुनै वाणिज्य बैंकवाट यस कार्यालयको पक्षमा जारी भएको कार्य सम्पादन जमानीपत्र (परफरमेन्स बण्ड) पेश गर्नु पर्नेछ ।
११. सिलबन्दी प्रस्ताव पुरै वा आंशिक, स्वीकार्ने वा बदर गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा निहित रहनेछ ।
१२. एक फर्मको नाममा खरीद गरिएको सिलबन्दी प्रस्ताव फारम अर्को व्यक्ति वा फर्मको नामवाट दाखिला गर्न पाइने छैन ।

खण्ड २ : सिलबन्दी प्रस्तावदातालाई निर्देशन

१. कार्यक्षेत्र (Scope) :

यस पुस्तिकामा संलग्न कार्यक्षेत्रगत शर्त र कार्य विवरण (Terms of Reference & Job Description) तथा परिमाणको सूची अनुसारको सेवा प्रदान गर्नको लागि सिलबन्दी प्रस्ताव आव्हान गरिन्छ । उल्लेखित सूचना तथा विवरणहरू ध्यानपूर्वक अध्ययन तथा परीक्षण गरी प्रस्ताव पेश गर्न सेवा प्रदायकलाई जानकारी गराइएको छ ।

२. योग्य सिलबन्दी प्रस्तावदाता :

यस सिलबन्दी प्रस्तावका लागि निम्न योग्यता पुगेका इजाजत प्राप्त फर्म तथा संस्थाहरू संभावित सिलबन्दी प्रस्ताव दाता हुने छन् ।

- (क) फर्म वा कम्पनी दर्ता प्रमाण पत्र अद्यावधिक भएको
- (ख) मु. अ. कर दर्ता प्रमाण-पत्र प्राप्त
- (ग) कर चुक्ता प्रमाण-पत्र प्राप्त
- (घ) प्रस्ताव बुझउन अधिकार प्राप्त प्रतिनिधित्व भएको
- (ङ) सुरक्षा सेवा प्रदायकको रूपमा कम्तिमा ५ (पाँच) वर्षको कार्य अनुभव भएको

३. एक सिलबन्दी प्रस्ताव एक सिलबन्दी प्रस्तावदाता :

प्रत्येक सिलबन्दी प्रस्ताव दाताले एउटा मात्र सिलबन्दी प्रस्ताव दाखिला गर्नुपर्नेछ । एक भन्दा बढी सिलबन्दी प्रस्ताव पेश गरेमा सो सिलबन्दी प्रस्ताव दाता सहभागी भएको सबै सिलबन्दी प्रस्ताव रद्द हुनेछन् । शुरुमा एक फर्म, कम्पनी वा संस्थाको नामबाट खरिद गरी पछि अर्को फर्म, कम्पनी वा संस्थासाग संयुक्त उपक्रम बनाई प्रस्ताव पेश गर्न समेत सकिने छैन ।

४. सिलबन्दी प्रस्ताव पुस्तिकासाथ संलग्न कागजातहरू :

सिलबन्दी प्रस्ताव पुस्तिकामा तल उल्लेखित कागजपत्रहरू संलग्न रहनेछन् :

१. सिलबन्दी प्रस्ताव आव्हानको सूचना
२. सिलबन्दी प्रस्ताव दातालाई निर्देशन
३. सम्झौता का शर्तहरू
४. कार्यक्षेत्रगत शर्त र कार्य विवरण (Terms of Reference & Job Description)
५. सिलबन्दी प्रस्ताव फारम र मूल्य अंकित परिमाण सूची
६. जमानत तथा नमूना फारमहरू

५. सिलबन्दी प्रस्ताव पुस्तिकाको बारेमा स्पष्टिकरण :

संभाव्य सिलबन्दी प्रस्तावदाताले सिलबन्दी प्रस्ताव पुस्तिका बारे प्रष्टिकरण वा व्याख्या चाहेमा लिखित रूपमा अनुरोध गर्नु पर्नेछ र खरिदकर्ताले यसको जवाफ दिनेछ । यसरी दिएको जवाफको जानकारी श्रोत उल्लेख नगरिकन सिलबन्दी प्रस्ताव पुस्तिका खरिद गर्ने सबैलाई उपलब्ध गराउनेछ ।

६. सिलबन्दी प्रस्तावको भाषा :

सिलबन्दी प्रस्ताव सम्बन्धी सम्पूर्ण कागजपत्रहरू नेपाली वा अंग्रेजी भाषामा हुनेछ ।

७. सिलबन्दी प्रस्तावसंग संलग्न गर्नु पर्ने कागजपत्रहरू :

सिलबन्दी प्रस्ताव दाताले पेश गर्नु पर्ने सिलबन्दी प्रस्तावसाथ निम्न कागजपत्रहरू संलग्न हुनु पर्ने छ ।

- क) सिलबन्दी प्रस्ताव फारम र मूल्य अंकित परिमाण सूची,
- ख) सिलबन्दी प्रस्ताव जमानत,
- ग) कार्यक्षेत्रगत शर्त र कार्य विवरण (Terms of Reference & Job Description),
- घ) प्रस्ताव दाताको अधिकार प्राप्त प्रतिनिधिको दस्तखत नमुनाको पत्र,

- ड) कम्पनी दर्ता प्रमाणपत्र (अद्यावधिक नविकरण भएको), मुल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र तथा आ. व. २०७२/०७३ को कर चुक्ता प्रमाणपत्र,
- च) सुरक्षा सेवा उपलब्ध गराउनका लागि पाएको स्वीकृतपत्रको प्रतिलिपि,
- छ) सुरक्षा गार्डको उमेर कमिमा २९ देखि बढीमा ५० वर्षको हुनु पर्ने हुंदा सम्बन्धित जनशक्तिको नागरिकताको प्रतिलिपि,
- ज) खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाभिएको र प्रस्तावदाताले निजको व्यवसाय सम्बन्धी कसूरमा सजाय नपाएको भन्ने सम्बन्धमा लिखित घोषणा पत्रको सक्कल प्रति,
- झ) प्रस्तावदाताले आफ्नो प्रतिनिधि वा स्थानीय एजेन्ट राखेको भए निजलाई दिएको अख्तियारनामाको कागजात,
- ञ) संयुक्त उपक्रम बनाई प्रस्ताव पेश गरेको भए संयुक्त उपक्रम सम्बन्धि सम्झौता,
- ट) प्रस्तावदाताको योग्यता पुष्ट्याई गर्ने देहायका कागजातहरुः
- प्रस्तावदाता फर्म, संस्था वा कम्पनीले विगत पाच आर्थिक वर्षमा सरकारी, गैर सरकारी वा निजी संस्थामा आपूर्ति गरेको भएमा सम्बन्धित निकायबाट काम गरेको प्रमाणको प्रतिलिपि,
 - आपूर्ति गरिने प्रत्येक जनशक्तिको नागरिकताको प्रमाणित प्रतिलिपि र उक्त प्रस्तावित जनशक्तिले सुरक्षा गार्डको रूपमा कार्य गरेको अनुभवको प्रमाण पत्रको प्रतिलिपि ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाबाट खरिद गरिएको सिलबन्दी प्रस्तावको मूल प्रतिको प्रत्येक पेजमा अधिकार प्राप्त व्यक्तिद्वारा हस्ताक्षर गरि छाप लगाएको हुनुपर्नेछ ।

माथी उल्लेख गरिए अनुसार नभएमा वा उल्लेख गरिएका कागजातहरु संलग्न नभएमा उक्त सिलबन्दी प्रस्ताव रद्द भएको मानिनेछ ।

द. सिलबन्दी प्रस्ताव मूल्य :

सिलबन्दी प्रस्तावदाताले पेश गरेको पुरा काम वा परीमाणको लागि मूल्य अंकीत परीमाण सूचीमा सबै आइटम (Item) को एकाइ दर र जम्मा रकम नेपाली रुपैयामा भर्नु पर्नेछ । कुनै पनि आइटमको लागि दर उल्लेख नगरे उक्त आइटमको दर अरुमा उल्लेखित दरमा समावेश भएको मानिनेछ । प्रस्तावमा दर उल्लेख गर्दा सो दरमा नै कम्पनी/संस्था/फर्मको सबै शिरोभार खर्च, शुल्क, फि, युनियफर्मको खर्च, टर्च र ब्याट्रीको खर्च, ओभरटाईम, औषधि भत्ता तथा अन्य सुविधा आदी समावेश भएको हुनुपर्नेछ । प्रस्ताव दाताले तिर्नु पर्ने सबै करहरु र अन्य शुल्क दरभाउमा समावेश गरि मूल्य निकालेको भनि मानिने छ र त्यसै अनुसार सिलबन्दी प्रस्तावको मूल्य निकालेको मानिने छ । प्रस्तावदाताले सिलबन्दी प्रस्तावमा कबोल गरेको दर तथा मूल्य सम्पूर्ण ठेक्का सम्झौता र कार्य सम्पादन नहुन्जेल सम्म अपरिवर्तनिय र मान्य रहनेछ । प्रस्तावदाताले कबोल गरेको दर परिवर्तन गर्ने सम्बन्धमा कुनै सर्त राख्न पाइने छैन ।

९. सिलबन्दी प्रस्तावको मान्यता :

सिलबन्दी प्रस्ताव फारम सिलबन्दी प्रस्ताव खोलेको मितिबाट ९० दिन सम्मको लागि मान्य हुनेछ ।

१०. सिलबन्दी प्रस्ताव जमानत (Bid Security) :

सिलबन्दी प्रस्ताव साथ कम्तिमा रु. ५०,०००/- (रु. पचास हजार) बराबरको जमानत वापत नगद जमानि वा सो रकम बराबर सिलबन्दी प्रस्ताव खोलिने मितिबाट कम्तिमा ७५ दिन (२०७४/०८/०४ सम्म) म्याद भएको नेपालको कुनै बाणिज्य बैंकबाट यस कार्यालयको पक्षमा जारी भएको बैंक ग्यारेन्टी पेश गर्नु पर्नेछ । सिलबन्दी प्रस्तावदाताले सिलबन्दी प्रस्ताव जमानत वापतको रकम जम्मा गर्दा खरिदकर्तालाई मान्य हुने बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टि पेश गर्नु पर्ने छ ।

११. फारम र सिलबन्दी प्रस्तावमा हस्ताक्षर :

सिलबन्दी प्रस्ताव टाइप गरेको वा नमेटिने मसीले लेखिएको हुनुपर्नेछ र अधिकार प्राप्त व्यक्तिद्वारा हस्ताक्षर भएको हुनुपर्नेछ । सिलबन्दी प्रस्तावको हरेक पानाका अतिरिक्त कुनै थपघट वा सच्याइएको ठाउँमा पनि उक्त व्यक्तिबाट नै सहि गरीएको हुनुपर्नेछ ।

१२. सिलबन्दी प्रस्ताव शिलबन्दी र संकेत गर्ने :

सिलबन्दी प्रस्ताव दाताले सिलबन्दी प्रस्तावहरूलाई खाममा राखी लाहछाप लगाउनु पर्नेछ । खामको बाहिर सिलबन्दी प्रस्ताव आव्हानको सूचनामा उल्लेख भए बमोजिम सिलबन्दी प्रस्ताव माग गर्ने कार्यालयको नाम, ठेगाना लेख्नु पर्नेछ र यस ठेक्काको नाम तथा नम्बर पनि लेख्नु पर्नेछ । यसका साथै खामको बाहिर प्रस्ताव दाताको नाम र ठेगाना उल्लेख भएको हुनु पर्नेछ ।

१३. सिलबन्दी प्रस्ताव दाखिला गर्ने स्थान, अन्तिम मिति र समय :

सिलबन्दी प्रस्ताव दाखिला गर्ने स्थान, अन्तिम मिति र समय देहाय बमोजिम हुनेछ ।

प्रस्ताव पेश गर्ने स्थान : स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु।

प्रस्ताव पेश गर्ने अन्तिम मिति र समय : २०७४।०५।२२ गते दिनको १२:०० बजेसम्म ।

१४. म्याद भित्र नआएका :

म्याद नाघी आएको सिलबन्दी प्रस्ताव स्वीकार गरिने छैन र त्यसलाई नखोलीकनै सिलबन्दी प्रस्ताव दातालाई फिर्ता गरिनेछ ।

१५. सिलबन्दी प्रस्ताव परिमार्जन तथा फिर्ता :

एक पटक दर्ता गराएको सिलबन्दी प्रस्ताव फिर्ता वा परिमार्जन गरिने छैन ।

१६. सिलबन्दी प्रस्ताव खोल्ने :

सिलबन्दी प्रस्ताव आव्हानको सूचामा उल्लेख भएको स्थान, मिति र समयमा सिलबन्दी प्रस्तावदाता वा निजको प्रतिनिधिको रोहवरमा सिलबन्दी प्रस्तावहरू खोलिने छ । सिलबन्दी प्रस्ताव खोलीसके पछि खरिदकर्ताले सिलबन्दी प्रस्ताव दाताको नाम, निजले कबोल गरेको रकम, कुनै छुट सहूलियत (Discount) रहेछ भने सो को विवरण, जमानत रकम भए नभएको र पर्याप्त भए नभएको, खरिदकर्ताले उचित ठहराएको अन्य कुनै जानकारी पढेर सुनाउने छ । खरिदकर्ताले सिलबन्दी प्रस्ताव खोलेको अभिलेख तयार गर्नेछ र उपस्थित सबैको सहि गराउनेछ ।

१७. अपनाएको प्रक्रिया गोप्य रहने :

सिलबन्दी प्रस्तावहरूको जांच, स्पष्टिकरण, मूल्यांकन र तुलनात्मक प्रक्रिया के-कसरी गरेर ठेक्का प्रदान गर्नका लागि सिफारिसहरू भएका छन् आदि विषयहरू जब सम्म सफल सिलबन्दी प्रस्तावदाताले ठेक्का पाउदैन तबसम्म गोप्य राखी कुनै प्रस्तावदाता वा अन्य व्यक्ति जो यो संग सरोकार छैन, त्यसलाई समेत जानकारी दिइने छैन । यदि कुनै सिलबन्दी प्रस्तावदाताले सिलबन्दी प्रस्ताव मूल्यांकन गर्ने कार्यालयलाई नाजायज दवाव र प्रभावपारी ठेक्का दिने निर्णयलाई बदलेर काम हत्याउन खोजेमा निजको सिलबन्दी प्रस्ताव रद्द हुनेछ ।

१८. सिलबन्दी प्रस्तावको मूल्यांकन :

प्रस्तावहरूको विस्तृत मूल्यांकन गर्नु भन्दा पहिले खरिदकर्ताले प्राप्त प्रस्तावहरू (क) धारा २ अनुसार योग्य रहे, नरहेको; (ख) आवश्यकता अनुसार सही छाप गरे, नगरेको; (ग) आवश्यकता अनुसार सुरक्षण जमानि रहे, नरहेको; र (घ) सारभूत रूपमा प्रस्ताव कागजातमा उल्लेख भए अनुसार प्रभावकारी भए, नभएको छुट्याउने छ ।

१९. प्रस्तावहरूको मुल्यांकन तथा तुलना :

खरिदकर्ताले सिलबन्दी प्रस्ताव पुस्तिकामा उल्लेखित सबै शर्तहरू पुरा गरेका सिलबन्दी प्रस्तावहरूको मात्र मुल्यांकन तथा तुलना गर्नेछ। सिलबन्दी प्रस्तावको मुल्यांकन गर्दा नियुक्तिकर्ताले प्रत्येक सिलबन्दी प्रस्तावको मूल्य ठहर गर्न त्यसमा भएका गल्ती र मान्न सकिने फेर बदल, थपघट र छुटलाई पनि विचार पुऱ्याई मुल्यांकित सिलबन्दी प्रस्ताव रकम कायम गर्नेछ। यसरी गल्ती सच्याउंदा निम्नानुसार गरिने छ :

- (क) रकम उल्लेख गर्दा अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको रकमलाई मान्य गरिनेछ।
(ख) एकाई दर र सोही हरफको परिमाणलाई गुणन गर्दाको योगमा वा कूल योगफलमा फरक परेमा एकाई दरलाई मानिनेछ।

यदी यसरी सच्याइएको रकमलाई प्रस्ताव दाताले नमानेमा निजको प्रस्ताव अस्वीकृत गरिनेछ र निजले पेश गरेको धारा १० अनुसारको सिलबन्दी प्रस्ताव जमानत जफत गरिनेछ।

२०. ठेक्का प्रदान :

खरिदकर्ताले सिलबन्दी प्रस्तावका शर्तहरू अनुरूप रीतपूर्वक पर्न आएका तथा स्वीकृत लागत अनुमान भित्र पर्ने सिलबन्दी प्रस्ताव मध्ये सबैभन्दा कम रकम कबोल गर्ने सिलबन्दी प्रस्तावदाताको रकम सिलबन्दी प्रस्ताव खोलेका १५ दिन भित्र स्वीकृत गरी निजलाई ठेक्का प्रदान गर्नेछ। तर सिलबन्दी प्रस्तावदाता धारा २ र धारा ७ मा भएको प्रावधान बमोजिम योग्य (Eligible) हुनु पर्दछ।

२१. सिलबन्दी प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने :

कुनै सिलबन्दी प्रस्ताव दाताको सिलबन्दी प्रस्ताव स्वीकृत गर्ने, वा नगर्ने सिलबन्दी प्रस्तावको सबै प्रक्रिया वा सबै सिलबन्दी प्रस्तावहरू ठेक्का प्रदान गर्नु अघि रद्द गर्ने समेत सम्पूर्ण अधिकार खरिदकर्तामा रहने छ। सिलबन्दी प्रस्ताव अस्वीकृत वा रद्द भएको कारणबाट कुनै पनि सिलबन्दी प्रस्ताव दातालाई पर्न गएको हानी, नोक्सानी वा प्रभावको जिम्मेवार खरिदकर्ता हुने छैन। अस्वीकृत गर्ने वा ठेक्का प्रदान गर्नु अगावै कुनै कारण नजनाई वा त्यसबाट प्रभावित सिलबन्दी प्रस्तावदाताको जिम्मेवारी नलिई सिलबन्दी प्रस्ताव प्रक्रियालाई अस्वीकृत गर्ने सम्पूर्ण अधिकार खरिदकर्तामा निहित रहनेछ।

२२. ठेक्का प्रदानको सूचना गर्ने र सम्झौतामा हस्ताक्षर गर्ने :

सिलबन्दी प्रस्ताव मान्य हुने अन्तिम समय अगावै खरिदकर्ताले स्वीकृत भएको सिलबन्दी प्रस्तावदातालाई सूचित गर्नेछ। यस्तो सूचना अन्य सबै सहभागि प्रस्तावदाताहरूलाई पनि जानकारी गराइनेछ। स्वीकृत पत्रमा ठेक्काको रकम उल्लेख भएको हुनेछ। स्वीकृत पत्र पठाएको ७ दिन भित्र स्वीकृत भएको सिलबन्दी प्रस्तावदाताले धारा २३ मा उल्लेख भए बमोजिम जमानत बुझाई सम्झौता पत्रमा हताक्षर गर्नु पर्नेछ।

माथी उल्लेखित अवधि भित्र स्वीकृत प्रस्तावदाताले सम्झौता मा नसकेमा स्वीकृत ठेक्का रद्द गरिनेछ र निजले पेश गरेको सिलबन्दी प्रस्ताव जमानत जफत गरिनेछ। त्यस पश्चात दाश्रो सफल प्रस्तावदातालाई सो ठेक्का घोषित गरिनेछ।

२३. कार्य सम्पादन जमानत (Performance Security) :

ठेक्का स्वीकृत भएको सूचना पाएको ७ (सात) दिन भित्र स्वीकृत सिलबन्दी प्रस्तावदाताले कबोल गरेको जम्मा रकम को ५% बराबरको कार्य सम्पादन जमानत नगद जमानत वा खरिदकर्तालाई मान्य हुने नमूना तथा बैंकबाट जारी गरिएको बैंक ग्यारेण्टि ठेक्का प्रदान गर्ने कार्यालयमा पेश गर्नु पर्नेछ।

यदि प्रस्ताव दाताको प्रस्तावित मूल्य लागत अनुमान भन्दा १५ प्रतिशत भन्दा कम भएमा
कार्य सम्पादन जमानत $=[(०.८५ \times \text{लागत अनुमान} - \text{प्रस्तावित मूल्य}) \times ०.५] + \text{प्रस्तावित मूल्यको } ५\%$

खण्ड ३ : सेवा करार खरिद सम्झौताका शर्तहरू

१. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस सेवा करार खरिद सम्झौतामा उल्लेखित निम्न शब्दहरू र अभिव्यक्तिहरूको निम्न बमोजिमको अर्थ लाग्नेछ।

- १.१ “खरिद सम्झौता” भन्नाले सम्झौता, सम्झौतासाथ संलग्न सेवा करार, खरिद सम्झौताका शर्तहरू र परिशिष्टमा संलग्न कागजपत्रहरूलाई सम्झनु पर्दछ।
- १.२ “कार्य विवरण तथा कार्यक्षेत्रगत शर्त” भन्नाले परिशिष्टमा समावेश भएको सेवाको विवरण र सेवा प्रदायकले विश्वस्त पार्नुपर्ने कार्य र जिम्मेवारी तथा दायित्व सम्झनु पर्दछ। यसमा कुनै परिवर्तन भए सो समेत सम्झनु पर्दछ।
- १.३ “परिमाणसूची” भन्नाले मूल्य अंकित तथा सम्पूर्ण परिणामसूची बुझिन्छ। जसलाई प्रस्तावको अंग मानिनेछ।
- १.४ “खरिद निकाय” भन्नाले खरिद सम्झौतामा उल्लेखित सेवा करार उपयोग गर्ने “कार्यालय” वा कार्यालयले तोकेको व्यक्ति वा यसको कानून सम्मत अधिकारी सम्झनु पर्नेछ।
- १.५ “कार्यालय” भन्नाले स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु, भन्ने बुझ्नु पर्दछ।
- १.६ “सेवा प्रदायक” भन्नाले खरिद सम्झौतामा उल्लेखित फर्म, कम्पनी, संस्था वा उसको कानून सम्मत आधिकारिक उत्तराधिकारी सम्झनु पर्दछ।
- १.७ “कर्मचारी” भन्नाले कार्य विवरण तथा कार्यक्षेत्रगत शर्त बमोजिम सम्पादन गर्नु पर्ने कामको लागि दोस्रो पक्षले खटाएको व्यक्ति सम्झनु पर्दछ।
- १.८ “पार्टी वा पक्ष” भन्नाले सेवाग्राही “कार्यालय” वा “सेवा प्रदायक” दुवैलाई सम्झनु पर्दछ।

२. कार्य प्रारम्भ मिति, समय र अवधि

- २.१ “कार्य प्रारम्भ मिति” भन्नाले खरिद सम्झौता हस्ताक्षर भएको ७ दिनभित्र वा दुवै पक्षबीच भएको समझदारीको मितिलाई सम्झनु पर्दछ।
- २.२ “दिन” भन्नाले क्यालेण्डर (पात्रो) मा भएको एक दिनलाई सम्झनुपर्दछ।
- २.३ “खरिद सम्झौता सम्पादन” अवधि भन्नाले सम्झौता भएको मितिले १ वर्ष सम्मको अवधिलाई जनाउँदछ, र सो शब्दले सेवा करार खरिद सम्झौताका बुँदा नं. २१ बमोजिम थप भएको सेवा करारको कार्य पुरा गर्ने समयवधि समेत लाई सम्झनु पर्दछ।

३. मुद्रा तथा सम्झौता रकम

- ३.१ “मुद्रा” भन्नाले सेवा प्रदायकलाई भुक्तानी गर्ने “नेपाली मुद्रा” जनाउँदछ।
- ३.२ “सम्झौता रकम” भन्नाले स्वीकृत पत्रमा सेवा प्रदायकलाई सेवा प्रदान गरे वापत दिने भनेको रकम बुझ्नुपर्दछ। र सेवा अवधि थप भएको अवस्थामा सो अवधिमा कार्य सम्पादन गरेवापत प्राप्त गर्ने रकम समेत जनाउँदछ।

४. अन्य परिभाषाहरू

- ४.१ आपतकालिन परिस्थिति (असाधारण अवस्था) भन्नाले खरिद सम्झौता गर्नु अगावै पार्टीले अनुमान गर्न नसक्ने असाधारण प्रकृतिका घटना वा संकट, जसलाई पार्टीले पन्छाउन वा नियन्त्रण गर्न नसक्ने र जुन पक्षको निमित्त वास्तवमा प्रभावकारी हुन्छ, त्यस्तो परिस्थितिलाई सम्झनु पर्दछ। यस शब्दले खरिद सम्झौताका सामान्य परिभाषाभित्र पर्ने युद्ध, प्राकृतिक प्रकोप आदि घटना समेतलाई जनाउँदछ।

५. व्याख्या (Interpretation)

५.१ आधिकारिक व्यक्ति वा पक्षले सम्बन्धित संस्था, संगठनलाई पनि जनाउंदछ। एक वचन वा कुनै लैङ्गिक शब्दले “बहुवचन” वा अर्को लैङ्गिक शब्दलाई जनाउंदछ।

६. कागजपत्रको प्राथमिकता (Priority of Documents)

६.१ सम्झौतामा संलग्न कागजपत्रहरूलाई एक अर्कासंगको व्याख्यात्मक रूपमा लिइनु पर्दछ। यदि कागजपत्रहरूमा कुनै अस्पष्टता वा विसंगति (अन्तर वा भेदभावपूर्ण) देखिन आएमा खरिद निकाय र सेवा प्रदायकलाई आवश्यक कुनै पनि निर्देशन दिने र कागजपत्रहरूको प्राथमिकता तपसील बमोजिमको क्रममा हुनेछ।

- सम्झौता र सम्झौताका शर्तहरू, सम्झौताका परिशिष्टहरू
- प्रस्ताव र प्रस्तावसाथ संलग्न कागजातहरू
- प्रस्तावदातालाई निर्देशन।

७. कानून (Law)

७.१ खरिद सम्झौता कार्यान्वयनको सन्दर्भमा नेपाल सरकारको प्रचलित सार्वजनिक खरिद कानून र सो कार्यान्वयन गर्न सहायक अन्य कानून लागू हुनेछन्।

८. पत्र व्यवहार वा संचार (Communication)

८.१ “कार्यालय” वा “सेवा प्रदायक” ले विशेष र अप्रत्याशित अवस्थामा बाहेक कुनै पनि सूचना दिने, निर्देशन दिने वा अन्य पत्राचार गर्ने परेमा यस्तो पत्राचार नेपाली भाषामा लिखित रूपमा गर्नुपर्दछ। यस्तो संचार वा पत्र व्यवहार अनुचित तबरले रोक्नु वा ढिलाई गर्नु हुँदैन। साथै आवश्यकताअनुसार फ्याक्स, इमेलको माध्यमबाट सम्प्रेषण गरिएको व्यहोरा तथा सूचना पनि सुपुर्दगी समय भित्र पुगेमा संचार भएको मानिनेछ।

९. कर तिर्ने कानूनी दायित्व (Statutory Obligation of Taxes)

९.१ सेवा पुऱ्याए वापत स्थानीय रूपमा तिर्नु पर्ने सबै कर, शुल्क तथा फि आदि सेवा प्रदायक आफैले तिर्नुपर्नेछ। सेवा प्रदान गर्ने अवधिमा प्रचलित आयकर ऐन तथा नियमावली तथा आर्थिक ऐन बमोजिम लाग्ने आयकर सेवा प्रदायकले तिर्नुपर्नेछ। अग्रिम रूपमा आयकर विभागले सम्बन्धित राजस्व कार्यालयमा जम्मा गरी दिनेछ। सम्झौतामा उल्लिखित सबै करहरूको दायित्व सेवा प्रदायकमा समावेश भएको मानिनेछ।

१०. सेवा पुऱ्याउने स्थानको व्यवस्था (Work Site Provision)

१०.१ कार्यालयले सेवा प्रदायकलाई कार्यालयमा सेवा पुऱ्याउने स्थान र त्यसमा आवागमन गर्ने सुविधा तथा हक उपलब्ध गराउनु पर्नेछ।

११. कार्यालयको निर्देशन (Instruction) पालना

११.१ कार्यालयले सेवा प्रदायकलाई दिएको सेवा प्रदान गर्ने कार्यसंग सम्बन्धित सबै निर्देशनहरू तुरुन्तै पालना गर्नु पर्नेछ। कार्यालयबाट यस्तो निर्देशन प्राप्त गरेमा प्रस्ताव सम्बन्धी कागजातमा उल्लेख भएको योग्यता भएको व्यक्ति प्रतिस्थापन गर्नु पर्नेछ।

१२. स्वीकृति (Approval)

१२.१ सेवा प्रदायक वा निजको अधिकृत प्रतिनिधिले कुनै कार्यालय कार्य विवरण तथा कार्यक्षेत्रगत शर्तमा उल्लिखित सेवा सम्बन्धमा कार्यालयको स्वीकृति वा सहमति वा टिप्पणी माग गरेकोमा सोको प्रत्युत्तर नदिदैमा सेवा प्रदायकको दायित्वमा कुनै असर पर्ने छैन।

१३. कार्यालयको आधिकारिक ब्यक्ति वा प्रतिनिधि

१३.१ सेवा करार संचालनको लागि कार्यालयको तर्फबाट आधिकारिक ब्यक्ति तोकिएको छ । यस्तो आधिकारिक ब्यक्तिको जानकारी कार्यालयले खरिद सम्झौता भएको ३ दिनभित्र गराउनेछ । निज नै खरिद सम्झौता कार्यान्वयन गर्ने प्रमुख प्रतिनिधि हुनेछ ।

१४. सेवा प्रदायक (Service Provider) को कर्तव्य तथा दायित्वहरु

- १४.१ कार्यक्षेत्रगत शर्त र कार्यविवरण अनुसार सेवा प्रदायकले स्तरीय र पेशागत मापदण्ड, गुणस्तर, छिटो छरितो तथा कार्यालय र कार्यालयको सेवाग्राहीहरुप्रति उत्तरदायी र जवाफदेहीपूर्ण भई सम्झौता बमोजिम कार्य सम्पादन गर्नु पर्नेछ ।
- १४.२ सेवा प्रदायकले कार्यालयमा खटाएको कर्मचारीलाई नियमित र निरन्तर सुपरीवेक्षण तथा आवश्यकता अनुसार प्रशिक्षणको समेत व्यवस्था गरी सेवा करार खरिद सम्झौता नियमित र निरन्तर कार्यान्वयन गर्नुपर्नेछ ।
- १४.३ सेवा प्रदायकले कार्यालयमा खटाएको कर्मचारी/सुरक्षा गार्डहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक भुक्तानी गर्न पाइने छैन । कबोल अंकमा कम उल्लेख भई कानुनी विवाद उत्पन्न भएको अवस्थामा प्रस्तावदाता स्वयंको आर्थिक व्ययभार हुनेछ ।
- १४.४ सुरक्षा गार्डलाई आवश्यक पर्ने युतिफर्म, दशैं खर्चको लागि एक महिनाको पारिश्रमिक तथा आवश्यकता अनुसारको हातहतियार, टर्च लाईट, सोको ब्याट्री, रेनकोट, गमबुट, सिरी, लाठी आदि सेवा प्रदायक संस्था आफैले उपलब्ध गराउनु पर्नेछ ।

१५. कार्य सम्पादन जमानत (Performance Security)

१५.१ सम्झौता गर्ने समयमा सेवा प्रदान गर्ने स्वीकृति पत्रमा उल्लिखित सेवा करार सम्झौता रकमको ५ प्रतिशतले कार्य सम्पादन जमानत पेश गर्नुपर्नेछ । सेवा प्रदायकले यस्तो जमानत कार्यालयको धरौटी खातामा नगद जम्मा गरी वा कार्यालयलाई मान्य हुने ढाचामा वाणिज्य बैंकबाट जारी भएको कार्य सम्पादन जमानत पेश गर्नुपर्नेछ । यदि प्रस्ताव दाताको प्रस्तावित मुल्य लागत अनुमान भन्दा १५ प्रतिशत भन्दा कम भएमा कार्य सम्पादन जमानत $= [(0.८५ \times \text{लागत अनुमान} - \text{प्रस्तावित मुल्य}) \times 0.५] + \text{प्रस्तावित मुल्यको } ५ \%$

१६. कार्य सम्पादन (Execution of Work)

१६.१ सेवा प्रदायकले कार्य शुरु गरेको दिन देखि यो सम्झौता समाप्तको समय सम्म लगातार विना ढिलाई सेवा प्रदान गर्नुपर्नेछ । कार्यालयमा खटाएका कर्मचारीहरुको ढिलाई, अनुपस्थित वा लापरवाहीले कार्यालयको काममा बाधा अवरोध तथा हानी पुगेमा त्यसको जिम्मेवारी सेवा प्रदायकको हुनेछ । यसबाट पर्ने दायित्व सेवा प्रदायकले क्षतिपूर्ति गर्नु पर्नेछ ।

१७. पेशकी व्यवस्था

१७.१ प्रस्तुत खरिद सम्झौता अन्तरगत सेवा प्रदायकलाई कार्यालयले कुनै प्रकारको पेशकी दिन छैन ।

१८. सेवा प्रदायकबाट कार्यालयमा खटाएको कर्मचारीको परिवर्तन/प्रतिस्थापन

१८.१ सेवा प्रदायकले सेवा प्रदान गर्ने कार्यालयमा खटाएको कर्मचारीहरु परिवर्तन/प्रतिस्थापन गर्नुपरेमा कार्यालयमा कम्तिमा ७ दिन अघि सूचना गर्नु पर्नेछ । सेवा प्रदायकले यस्तो सूचना गर्दा परिवर्तन गर्नु पर्ने अपरिहार्य कारण तथा प्रस्तावित कर्मचारीको विवरणहरु प्रस्ताव कागजातमा उल्लेखित ढाँचाकै वैयक्तिक विवरण तथा योग्यता प्रमाणपत्र र अन्य विवरणहरुसंग सम्बन्धित विषयहरुको प्रमाणित कागजात पनि साथै पेश गर्नु पर्नेछ । प्रस्तावित सुरक्षा गार्ड साविककै योग्यता, अनुभव तथा सीप भए बराबर वा सो भन्दा माथीको हुनु पर्नेछ । प्रस्तावित कर्मचारी परिवर्तन/प्रतिस्थापन गर्ने स्वीकृति कार्यालयको प्रतिनिधि मार्फत प्रदान गरिनेछ । यसरी स्वीकृति प्रदान नगरेसम्म कर्मचारी परिवर्तन गर्न पाइने छैन । परिवर्तन गर्ने स्वीकृतिको जानकारी कार्यालय प्रतिनिधि मार्फत पत्र प्राप्त भएको ३ दिनभित्र हुनेछ ।

१९. सेवा आवश्यक नभएमा कार्यालयमा खटाएको कर्मचारीको सेवा अन्त्य गर्न सकिने

१९.१ कार्यालयले कार्य विवरण तथा कार्यक्षेत्रगत शर्तमा उल्लेख गरेका कुनै वा सबै सेवा कार्यहरू पूर्ण वा आंशिक रूपमा आवश्यक नभई कार्यालयमा खटाएको कर्मचारीको संख्या कटौती गरी सेवा अन्त्य गर्नुपरेमा कार्यालयले सेवा प्रदायकलाई एक महिनाको सूचना दिई कर्मचारीहरूको सेवा अन्त्य गर्नको लागि निर्देशन दिन सक्नेछ। यसरी सूचना प्राप्त भएपछि उल्लेखित अवधिभित्र सेवा प्रदायकले त्यस्तो कर्मचारीहरू हटाउनुपर्नेछ।

२०. खरिद सम्झौताको संशोधन

२०.१ दुबै पक्षको आपसी सहमतिमा सेवा करारको खरिद सम्झौतामा संशोधन गर्न सकिनेछ।

२१. कार्य सम्पन्न गर्ने समयमा वृद्धि (Time Extension)

- २१.१ सम्झौता अनुसार करार अवधि समाप्त हुनु एक महिना अगाडी यस सम्बन्धी जानकारी सेवाप्रदायकले विभागलाई गराउनु पर्नेछ र करार नवीकरण गरि सेवा अवधि थप गर्ने आशयको पत्र विभागको कार्यालयमा बुझाउनु पर्नेछ।
- २१.२ कुनै कारणवश कार्यालयले अर्को आर्थिक वर्षको लागि सेवा करार सम्झौता गर्न नसकेको अवस्थामा यसै खरिद सम्झौताको दर बमोजिम बढीमा ३ महिनासम्मको लागि सेवा करारको समयमा वृद्धि गर्न सकिनेछ र सो अवधिसम्म निजले सुरक्षा गार्डहरूको सेवा उपलब्ध गराउनु पर्नेछ। यसरी सेवा प्रदान गर्नु सेवा प्रदायकको कर्तव्य हुनेछ।
- २१.३ यदी सेवा प्रदायकको सेवा सन्तोषजनक भएमा एक आर्थिक वर्षको लागि यसै खरिद सम्झौताको दररेट बमोजिम करार अवधि थप गर्न सकिनेछ।

२२. खरिद निकायको परिवर्तन गर्ने अधिकार (Right to Change/Replacement)

२२.१ कार्यालयमा सेवा प्रदायकले खटाएको कर्मचारीले सेवा प्रदान गर्ने कार्य अपेक्षित गुणस्तर, समय, तरिका र जिम्मेवारपूर्ण रूपमा प्रदान गर्न नसकेमा वा निज शारिरीक रूपमा अस्वस्थ भई वा अन्य कुनै कारणले सेवा प्रदान गर्न असमर्थ भएमा वा आचरण सम्बन्धी कुराहरू बराबर उल्लंघन गरेमा कार्यालयले आवश्यकता अनुसार त्यस्तो कर्मचारीको प्रतिस्थापन गर्न आदेश दिन सक्नेछ। यस्तो आदेश प्राप्त भएमा सेवा प्रदायकले सेवा अवरुद्ध नगरी तुरुन्तै पालना गर्नुपर्नेछ।

२३. प्रारम्भिक चेतावनी (Early Warning)

२३.१ सेवामा व्यवधान वा ढिलाई गर्ने वा अतिरिक्त दावीको श्रृजना हुने अवस्था देखिएमा कुनै एक पक्षले अर्को पक्षलाई तुरुन्त सूचित गर्नेछ। सेवा प्रदायकले यस्ता प्रभावहरूलाई न्युनीकरण गर्नका लागि सम्भाव्य सबै उचित उपायहरू अवलम्बन गर्नु पर्नेछ। यदि सेवा प्रदायकले तदारुकताका साथ मनासिव कार्यवाही गरी यथासमयमै सूचित गरेको रहेछ भने सम्भावित दायित्वबाट सेवा प्रदायक मुक्त हुनसक्नेछ। तर यथार्थ कारणहरू मनासिव नभए सेवा प्रदायक दायित्वबाट मुक्त हुनेछैन।

२४. भुक्तानी व्यवस्था

२४.१ सेवा प्रदायकलाई भुक्तानीको व्यवस्था निम्नानुसार हुनेछ :

२४.१.१ मासिक भुक्तानी विवरण पेश गर्ने : सेवा प्रदायकले सेवा गरेको महिना पुरा भएपछि स्वीकृत दररेट तथा कार्यालयमा सेवा प्रदायकले खटाएको सुरक्षाकर्मीहरूले सेवा प्रदान गरेको समयावधिको आधारमा खरिद सम्झौता कार्यान्वयन गर्ने प्रतिनिधिबाट प्रमाणित गराई महिना वितेको ७ गते भित्र भुक्तानीको लागि मूल्य अभिवृद्धि कर सहितको वील पेश गर्नुपर्नेछ।

२४.१.२ भुक्तानी गर्ने बिलको ढाँचा : सेवा प्रदायकले मासिक भुक्तानी वील पेश गर्दा प्रचलित सार्वजनिक खरिद नियमावलीमा उल्लेखित वील, विजकमा समावेश हुनुपर्ने विवरणहरू समेत

समावेश गरी तोकेको ढांचामा पेश गर्नुपर्नेछ । कार्यालय प्रतिनिधिले आफु समक्ष बिल पेश भएको बढीमा ३ दिनभित्र कार्यालयले काम अवधि (कार्यदिन), दररेट, मासिक भुक्तानी रकम तथा कार्यालयमा खटाएको कर्मचारीलाई गत महिनामा वितरण गरेको पारिश्रमिकको प्रमाण कागजात जाच परीक्षण तथा प्रमाणित गरी भुक्तानीको लागि आर्थिक प्रशासनमा पठाउनुपर्नेछ ।

२५. अन्तिम भुक्तानी (Final Payment)

- २५.१ खरिद सम्झौता अवधि समाप्त भएको महिनाको अन्तिम बिल भुक्तानी गर्दा सेवा प्रदायकको कुनै दायित्व भए सो कटाएर मात्र भुक्तानी गरिनेछ ।
- २५.२ सेवा प्रदायकले अन्तिम बिल भुक्तानीको लागि पेश गरेपछि कार्यालय प्रतिनिधिले सेवा प्रदायकको कार्यसम्पादन अवधिमा त्रुटी र आर्थिक दायित्व नभएको अवस्थामा कार्यालयको प्रतिनिधिले कार्य स्वीकार प्रतिवेदन तयार गरी कुनै दावी नभएको अवस्थामा भुक्तानीको लागि पठाउनुपर्नेछ ।
- २५.३ अन्तिम भुक्तानी भईसकेको अवस्थामा कुनैपनि प्रकारको दावी भुक्तानी हुने छैन ।

२६. सेवा प्रदायकको त्रुटी वा दोष

- २६.१ सेवा प्रदायकले सेवा कार्य छाडेमा वा कार्यालयको बैधानिक निर्देशनलाई पालना नगरेमा वा अस्वीकार गरेमा वा तदारुकताकासाथ काम नगरी ढिलाई गरेमा वा लिखित आदेश दिंदा समेत सम्झौताको विपरित गएमा कार्यालयले यस उपखण्डलाई उल्लेख गरी दोष वा त्रुटीलाई तोकेर सूचित गर्नसक्नेछ । यदि सेवा प्रदायकले कार्यालयको सूचना प्राप्त गरेको ३ दिनभित्र त्रुटीलाई सच्याउन यथासम्भव उपायहरूको अवलम्बन नगरेमा कार्यालयले अर्को ३ दिनभित्र दोस्रो सूचनाद्वारा खरिद सम्झौता तोड्न सक्नेछ । त्यसपछि सेवा प्रदायकले सुरक्षा गार्डहरूलाई कार्यस्थलबाट हटाउनुपर्नेछ । यसरी सेवा प्रदायकको सेवा करार खरिद सम्झौता तोकिएको अवस्थामा निजलाई कालोसूचीमा समेत राख्ने कारवाही गरी नयां खरीद सम्झौता गर्दा कार्यालयलाई थप आर्थिक व्ययभार परेमा निज सेवा प्रदायकको कार्यालय वा अन्यत्र सरकारी कार्यालयमा रहेको रकमबाट असुल गरिनेछ, र सो नभए सरकारी बांकी सरह असुलउपर गरिनेछ ।

२७. कार्यालयको त्रुटी वा दोष (Default by Employer)

- २७.१ यदि कार्यालयले खरिद सम्झौता बमोजिम भुक्तानी दिदैन अथवा लिखित उजुरी गर्दा पनि सम्झौताको उल्लंघन गर्दछ भने यस उपखण्ड अन्तर्गत सेवा प्रदायकले त्रुटी तोक्यो सूचित गर्न सक्दछ र कार्यालयले सूचना प्राप्त गरेको ७ दिनभित्रमा पनि उक्त दोषलाई सच्याएन भने सेवा प्रदायकले चरणबद्ध रूपमा सुरक्षा गार्डहरूको सेवा स्थगित गर्न सक्नेछ ।

२८. ठेक्का सम्झौता तोडेपछि भुक्तानी (Payment upon Termination)

- २८.१ ठेक्का सम्झौता तोडिएको अवस्थामा सेवा प्रदायकले सम्पादन गरिसकेको सेवा कार्यको भुक्तानी हुन बांकी रकमको भुक्तानी कुनै सरकारी दायित्व बाकी भए सो कट्टा गरी बाकी रकम भुक्तानी पाउने छ ।

२९. पूर्व निर्धारित क्षतिपूर्ति (Liquidated Damages)

- २९.१ सेवा प्रदायकले कार्यालयलाई निजको तर्फबाट काम सम्पादन गर्ने सुरक्षा गार्डहरूको सेवा मापदण्ड, स्तर, समय अनुसार सरकारी कार्यालयको तोकिएको कार्यालय समय अनुसार नियमित रूपमा कार्य सम्पादन हुने कुरा विश्वस्त तुल्याउनुपर्नेछ ।
- २९.२ कार्यालय समयमा सुरक्षा गार्डहरूले सेवा पुऱ्याउन ढिला गरेमा वा अनुपस्थित भई कार्य नगरेमा त्यस्तो काम नगरेको समय अवधिलाई प्रत्येक महिनाको कार्य घण्टामा (१/१७६ घण्टा) को दरले हिसाब गरी सम्झौताको कुल रकमको ०.०५ प्रतिशत प्रतिदिनको दरले पूर्व निर्धारित क्षतिपूर्ति सेवा प्रदायकको पाउने जुनसुकै रकमबाट कट्टा गरिनेछ । यस्तो रकम भुक्तानी हुने सम्बन्धित अवधिको बिलबाट कट्टा हुनेछ ।
- २९.३ सेवा प्रदायकले पूर्व निर्धारित क्षतिपूर्ति तिरेमा पनि सम्झौता अवधिभर सुरक्षा गार्डहरूको सेवा नियमित रूपमा उपलब्ध गराउनु निजको कर्तव्य हुनेछ ।

२९.४ पूर्व निर्धारित क्षतिपूर्तिको रकम सम्झौता सकमको १० प्रतिशत भन्दा बढी भएमा कार्यालयले खरिद सम्झौता अन्त्य गर्न सक्नेछ ।

३०. मापदण्ड तथा अनुगमन (Work Standards and Monitoring)

३०.१ कार्यालयले सेवा प्रदायकले कार्यालयमा खटाएको कर्मचारीको लागि उपलब्ध गराएको कार्य विवरण तथा कार्यक्षेत्रगत शर्त प्रत्येकको लागि समय सीमा तोकिएको मापदण्ड तथा गुणस्तर तयार गरी लागू गराउनेछ । यसको लागि कार्यालय प्रतिनिधिले वा तोकिएका अन्य कर्मचारीले यस्तो मापदण्डको नियमित अनुगमन गर्नेछन् । अनुगमन गर्दा सेवा प्रदायकले कार्यालयमा खटाएको कर्मचारीको सेवा त्रुटीपूर्ण वा मापदण्ड अनुसार नभएमा अनुगमनकर्ताको सिफारिसमा सेवा प्रदायकको सम्बन्धित अवधिको बीलबाट रकम कट्टा गर्न सकिनेछ । यसको लागि पूर्व निर्धारित क्षतिपूर्तिमा उल्लेखित गणना सूचकाङ्क एवम् आधार उपयोग गरिनेछ ।

३१ सेवा प्रदायकद्वारा सेवा कार्यको रेखदेख (Service Provider's Care of the Work)

३१.१ सेवा प्रदायकले कार्य प्रारम्भ मितिदेखि नै सेवाकार्यको उत्तरदायित्व बहन गर्नुपर्नेछ । सेवा प्रदायकले कार्यालयमा खटाएको कर्मचारीले सम्झौता अवधिमा सेवाकार्यमा कुनै हानी नोक्सानी भएमा सेवा प्रदायकले यस्ता हानी नोक्सानीलाई सच्याई दुरुस्त गर्नु पर्नेछ । कार्यालयको उत्तरदायित्वको कारणले भएको हानी नोक्सानी परिणाम बाहेक सेवा प्रदायक वा निजको प्रतिनिधि वा खटाएको प्रतिनिधि वा कार्यालयको सुरक्षा गार्डहरूको लापरवाहीबाट सेवा प्रदान कार्यमा भएको सबै हानी नोक्सानी र खरिद सम्झौता विपरित भएका कार्यहरूको क्षतिपूर्ति कार्यालयलाई सुनिश्चित गराउनुपर्नेछ ।

३१.२ सेवा प्रदायकले प्रत्येक महिनामा कम्तिमा ४ पटक सुरक्षा गार्डहरूले प्रदान गरेको सेवा कार्यको सुपरिवेक्षण गर्नुपर्नेछ ।

३२. विवादको समाधान (Settlement of Disputes)

३२.१ कार्यालय र सेवा प्रदायक बीच कुनै असन्तोष वा विवाद भएमा आपसी छलफलबाट पारस्परिक सहमतिमा समाधान गरिनेछ ।

३२.२ यदि आपसी सहमतिबाट विवाद समाधान नभएमा प्रचलित मध्यस्तकर्ता सम्बन्धि ऐन बमोजिम विवादको छिनोफाने र समाधान गरिनेछ ।

३३. कालोसूची (Blacklisting) सम्बन्धी व्यवस्था

३३.१ आपूर्तिकताले धारा ३८ अनुसारका आचरण विपरित कार्य गरेको प्रमाणित भएमा वा खरिद सम्झौताको लागि कार्यालयले स्वीकृति पत्र पठाएपछि सेवा प्रदायक सम्झौता गर्नु नआएमा वा सम्झौता भइसकेपछि सम्झौता अनुसारको कार्य सम्पादन नगरेमा प्रचलित सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावलीको कालोसूची सम्बन्धी व्यवस्था अनुसार सेवा प्रदायकलाई कालोसूचीमा राख्न आवश्यक कारवाही गरिनेछ ।

३४. कर

३४.१ सेवा प्रदायकलाई भुक्तानी हुने प्रत्येक बिलको रकमबाट अग्रिम आय कर वापत १.५ (एक दशमलव पाच) प्रतिशत रकम कट्टा गरी सम्बन्धीत राजश्व खातामा जम्मा गरिनेछ ।

३५. सुरक्षा गार्डको पोशाक (Uniform)

३५.१ सुरक्षा गार्डहरूले कार्यालय समयमा तोकिएको पोशाक लगाउनु पर्नेछ । यस्तो पोशाकको व्यवस्था र खर्च खरिद सम्झौता सेवा अवधिभर सेवा प्रदायकले नै व्यहोर्नु पर्नेछ । पोशाकको प्रकार, गुणस्तर र रंग कार्यालयले तोक्न सक्नेछ ।

३६. कार्यालयको कर्मचारी/प्रतिनिधि तथा सेवा प्रदायकको आचरण (Conduct of Officials and Service Providers)

- ३६.१ कार्यालय तथा सेवा प्रदायक दुबैले खरिद कार्य गर्दा र खरिद सम्झौता कार्यान्वयनको सन्दर्भमा प्रचलित सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली तथा प्रचलित कानूनमा व्यवस्था भएका आचरण समबन्धी व्यवस्थाको पालना गर्नुपर्नेछ । आचरणको पालना नगरेमा उल्लेखित ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम आवश्यक कारवाही हुनेछ ।

३७. खरिद सम्झौताको अन्त्य (Termination/Completion of Agreement)

- ३७.१ प्रस्तुत खरिद सम्झौताको अन्त्य निम्न अवस्थामा हुनेछ ।
- ३७.१.१ **खरिद सम्झौता अवधि सम्पन्न भएमा** : खरिद सम्झौतामा तोकिएको कार्य सम्पन्न अवधि (थप अवधि भए सो समेत) समाप्त भएपछि प्रस्तुत खरिद सम्झौताको अन्त्य हुनेछ । खरिद सम्झौता अन्त्य भइसकेपछि सेवा प्रदायकको कुनै दावी रहनेछैन ।
- ३७.१.२ **सुविस्ताको आधारमा खरिद सम्झौताको अन्त्य** : कार्यालयलाई सेवा करार अन्तरगत सुरक्षा गार्डहरूको सेवा आवश्यक नभएमा वा सार्वजनिक हितको लागि सुविस्ताको आधारमा खरिद सम्झौताको अन्त्य गर्नुपर्ने अवस्थामा आपसी सहमतिका आधारमा खरिद सम्झौताको अन्त्य गर्न सकिनेछ ।
- ३७.१.३ **काबु बाहिरको परिस्थितिमा सम्झौताको अन्त्य** : कार्यालय र सेवा प्रदायकको काबु बाहिरको परिस्थितिमा खरिद सम्झौताको अन्त्य हुनसक्नेछ । यस अवस्थामा भुक्तानी लगायत अन्य व्यवस्थाहरू प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम हुनेछ ।
- ३७.१.४ सेवा प्रदायकबाट भएको त्रुटी वा दोषका कारणबाट उपखण्ड २६.१ बमोजिम सम्झौताको अन्त्य गर्न सकिनेछ ।

३८. सेवा प्रदायकको आचरण

- ३८.१ यस करार सम्झौता, सिलबन्दी प्रस्ताव तथा नेपाल सरकारको खरिद ऐन तथा नियमावलीमा उल्लेख भएका कुराहरू पुरा गर्ने दायित्व सेवा प्रदायकको हुनेछ ।
- ३८.२ सेवा प्रदायकले खरिद प्रक्रियाको कार्यान्वयन वा खरिद सम्झौतामा प्रभाव पार्ने नियतले देहायका कार्यहरू गर्नु वा गराउन हुदैन :
- (क) प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै अनुचित प्रलोभन दिन वा सो को प्रस्ताव गर्न,
- (ख) तथ्य बंग्याई वा भुक्त्याई पेश गर्न,
- (ग) भ्रष्टाचारजन्य वा जालसाजपूर्ण कार्य गर्न वा त्यस्तो कार्यमा संलग्न हुन,
- (घ) अन्य प्रतिस्पर्धी प्रस्तावदाताहरूको सहभागीतामा हस्तक्षेप गर्न,
- (ङ) खरिद कारवाहीमा संलग्न रहेको कुनै व्यक्तिको जीउ ज्यान वा सम्पत्ति नोक्सान गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने कार्य वा करकापजन्य कार्य गर्न,
- (च) प्रस्तावदाताहरू बीच खरिद सम्बन्धी काम बांडफांड गर्ने वा बोलपत्रको मूल्य कृत्रिम वा अप्रतिस्पर्धी तरिकाले कायम गर्ने वा अन्य कुनै तरिकाले सार्वजनिक निकायलाई खुल्ला तथा स्वतन्त्र प्रतिस्पर्धाको लाभबाट बञ्चित गर्ने उद्देश्यले प्रस्ताव पेश गर्नु भन्दा अघि वा पछि मिलोमतो गर्न वा गुटबन्दीमा संलग्न हुन,
- (छ) प्रस्ताव खोलेको समय देखि स्वीकृतिको सुचना नदिँदा सम्मको अवधिमा प्रस्तावका सम्बन्धमा प्रभाव पार्ने उद्देश्यले खरिदकर्तासंग सम्पर्क गर्न वा प्रस्तावको परीक्षण र मूल्यांकनमा कुनै किसिमले प्रभाव पार्ने कार्य गर्न ।

खण्ड ४ : सुरक्षा गार्डको कार्यक्षेत्रगत शर्त तथा कार्य विवरणहरु (Terms of Reference and Job Description)

१. पृष्ठभूमी :

यस स्वास्थ्य सेवा विभागले नेपाल सरकारका स्वास्थ्य संस्थाहरुको लागि आवश्यक औषधि, औजार, उपकरण, लगायतका विविध स्वास्थ्य तथा गैर स्वास्थ्य जन्य सामग्रीहरुको आपूर्ति गर्ने कार्य गर्दछ। स्वास्थ्य सेवा विभाग परिसर तथा केन्द्रिय मेडिकल स्टोर पथलैयाको भौतिक सम्पतिको सुरक्षा तथा रेखदेखको लागि सुरक्षा गार्ड आवश्यक भएकोले यो कार्यक्षेत्रगत शर्त तथा कार्य विवरणहरु तयार गरिएको छ।

२. सेवाको आवश्यकता र उद्देश्य :

यस कार्यालय तथा केन्द्रिय स्टोर पथलैयाको पालो पहरा दिई सुरक्षा सम्बन्धि कार्य गर्ने सेवाको मुख्य उद्देश्य हो।

३. काम गर्नु पर्ने स्थान :

सेवा प्रदायकले सुरक्षा सम्बन्धी काम स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु, तथा केन्द्रिय स्टोर पथलैयामा गर्नुपर्नेछ।

४. कार्यालय समयको पालना तथा व्यवस्थापन :

- १) सेवा प्रदायकले नियुक्ति गरेको सुरक्षा गार्डहरुको कार्यालयले तोकेको ढांचामा ड्युटी रजिष्टर राखी हाजिरी रेकर्ड राख्नु पर्नेछ, र प्रत्येक महिनामा हाजिरी प्रमाणित गरी कार्यालयमा पेश गर्नु पर्नेछ।
- २) सेवा प्रदायकले सुरक्षा गार्डलाई चाहिने सुरक्षा सामग्री लट्टी, टर्चलाईट, आवश्यक ब्याट्री आदिको व्यवस्था गरी दिनु पर्नेछ।
- ३) सेवा प्रदायकले कार्यालयमा सुरक्षा गार्ड खटाउदा त्यस्तो सुरक्षा गार्डलाई निजको काम कर्तव्य सहित पाउने पारिश्रमिक खुलाई नियुक्तिपत्र दिई त्यसको जानकारी कार्यालयलाई सम्झौता भएको मितिले सात दिन भित्र उपलब्ध गराउनु पर्नेछ।
- ४) कार्यालयमा खटिएको सुरक्षा गार्ड विदामा वा बिरामी भएमा कार्यालयको सेवामा कमी हुन नदिने व्यवस्था मिलाउनु पर्नेछ।
- ५) सेवा प्रदायकले सेवामा खटिने सुरक्षाकर्मीको फोटो र नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहितको व्यक्तिगत विवरण सम्झौता गर्नु पूर्व अनिवार्य रुपमा कार्यालयमा पेश गर्नु पर्नेछ। यो व्यवस्था सुरक्षाकर्मी अदली बदली गर्दा पनि कायम हुनेछ।
- ६) सुरक्षाकर्मी खटाउदा सेवा प्रदायकले सुरक्षाकर्मीलाई अवधि कितान गरी निजको फोटो सहितको परिचयपत्र दिई सोको प्रतिलिपि कार्यालयलाई पनि दिनु पर्नेछ, र सुरक्षाकर्मीले पनि आफू ड्युटीमा बस्दा आफ्नो परिचयपत्र र कम्पनिले दिएको पोसाक अनिवार्य रुपमा लगाउनु पर्नेछ।

५. सम्पादन गर्नु पर्ने कार्यहरु :

सुरक्षा गार्डले सम्पादन गर्नुपर्ने कार्यहरु देहाय बमोजिम हुनेछ।

- १) सुरक्षा गार्ड ड्युटीमा बस्दा सुरक्षा गार्डको पहिचान खुल्ने सफा युनिफर्म र परिचयपत्र लगाई बस्नु पर्ने,
- २) कार्यालयको हाता भित्र रहेका सम्पूर्ण चल अचल सम्पतीको चोरी तथा अन्य हानी नोक्सानी हुनबाट सार्वजनिक विदाका दिनहरु समेत २४सै घण्टा सुरक्षा गर्ने।
- ३) कार्यालयको हातामा कुनै शंकास्पद पोका, भोला भेटीएमा सर्तकता अपनाई त्यसमा हात नहाल्ने, कार्यालय समय भए प्रशासन महाशाखामा वा निजको प्रहरी चौकीमा खबर गर्ने,
- ४) कार्यालयको परिसर भित्र कर्मचारी तथा अन्य व्यक्तिको परिचयपत्र हेरी प्रवेश गर्न दिने,
- ५) कर्मचारी बाहेक अन्य व्यक्तिको हकमा सोधपुछ गरी भेट्न खोजेको कर्मचारीसाग टेलिफोन सम्पर्क गरी त्यस्तो व्यक्तिगत परिचय जनाउने रेकर्ड राखी प्रवेश गर्न दिने,
- ६) कार्यालय भित्र प्रवेशद्वार खोल्ने र बन्द गर्ने,

- ७) कार्यालयको हाता भित्र स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाको अनुमति लिएर मात्र भाडाका ट्याक्सी, टेम्पो, मिनिबस जस्ता सवारी साधन प्रवेश गर्न दिने ।
- ८) कुनै दैवी प्रकोप भएमा तुरुन्त नजिकको प्रहरी चौकी, दमकल तथा प्रशासन शाखा प्रमुखलाई खबर गर्ने ।
- ९) केन्द्रिय स्टोर पथलैयामा काम गर्ने सुरक्षा गार्डले कार्यालय समय बाहेकको समयमा सुरक्षा सेवा प्रदान गर्नुपर्नेछ ।

६. सेवाप्रदायक फर्मको योग्यता

सेवा प्रदायक फर्मको योग्यता देहाय बमोजिम हुनुपर्नेछ :

- १) सेवा प्रदायक फर्म, संस्था वा कम्पनीले विगत पांच वर्षदेखि राष्ट्रियस्तरको सरकारी, गैर सरकारी वा निजी संस्थामा जनशक्ति आपूर्ति गरेको हुनु पर्नेछ ।
- २) सेवा प्रदान गर्ने संस्था प्राइभेट लिमिटेड कम्पनी ऐन बमोजिम दर्ता भई सुरक्षा सेवामा कम्तिमा ५ वर्ष कार्य गरेको हुनु पर्नेछ ।
- ३) सिलबन्दी प्रस्तावदाताले राष्ट्रियस्तरका तीनवटा कार्यालयहरूमा विगत दुई वर्षदेखि सन्तोषजनक ढंगबाट आफ्नो सेवा प्रदान गरेको प्रमाण पेश गर्नुपर्नेछ ।
- ४) सुरक्षा गार्डलाई आवश्यक पर्ने युनिफर्म, दशैँ खर्चको लागि एक महिनाको पारिश्रमिक तथा आवश्यकता अनुसारको हातहतियार, टर्च लाईट, सोको व्याट्री संस्था आफैले उपलब्ध गराउनु पर्नेछ ।

७. सेवा प्रदान गर्ने जनशक्तिको योग्यता र अनुभव :

सेवा प्रदान गर्ने सुरक्षा गार्डको योग्यता र अनुभव देहाय बमोजिम हुनुपर्नेछ:

- १) भुतपूर्व सैनिक वा प्रहरी वा मान्यता प्राप्त संस्थाबाट सुरक्षा सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ ।
- २) सुरक्षा गार्डको न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने, सो भन्दा बढी अध्ययन गरेकालाई ग्राह्यता दिइनेछ ।
- ३) सुरक्षा गार्डको उमेर कम्तिमा २० वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनु पर्नेछ ।
- ४) नेपाली नागरिक हुनुपर्नेछ ।
- ५) राष्ट्रियस्तरको कार्यालयमा सुरक्षा गार्डको रुपमा कम्तिमा १ वर्ष काम गरेको हुनु पर्नेछ ।
- ६) सुरक्षाकर्मी शारीरिक रुपमा तन्दुरुस्त, विश्वासिलो एवं भरपर्दो तथा मादक पदार्थ सेवन नगर्ने हुनुपर्नेछ ।
- ७) सुरक्षाकर्मी मानसिक सन्तुलन ठीक भएको हुनु पर्नेछ, नैतिक पतन देखिने अभियोगमा अदालतबाट कसुरदार नठहरिएको हुनु पर्नेछ ।

८. कार्यालयबाट प्रदान गरिने सेवा सुविधा :

सुरक्षा गार्डको कार्य सम्पादन गर्न तथा सरसामान राख्नको लागि दुई कोठा भएको पाले घर प्रदान गरिनेछ ।

९. सेवा प्रारम्भ गर्नु पर्ने मिति :

सुरक्षा गार्डको सेवा सम्भौता कार्य सम्पन्न भएको मितिले ७ दिन भित्र प्रारम्भ गर्नु पर्नेछ ।

खण्ड ५ : सिलबन्दी प्रस्ताव फारम र मूल्य अंकित परिमाण सूची

प्रस्ताव फारम

मिति

करार संख्या (नं.)

श्री स्वास्थ्य सेवा विभाग,
आपूर्ति व्यवस्था महाशाखा, टेकु

महोदय,

हामी तल सहीछाप गर्ने व्यक्तिहरुले सिलबन्दी प्रस्ताव संबन्धी कागजातहरु परीक्षण गरी सिलबन्दी प्रस्ताव संबन्धी कागजात अनुरूपको रकममा (जम्मा मूल्य रु....., अक्षरमा रुपैयां.....

वा यस सिलबन्दी प्रस्ताव एक अंशको रुपमा राखिएको यसैसाथ संलग्न मूल्य अंकित परिमाण सूची बमोजिम सुनिश्चित गरिने रकम लिई स्वास्थ्य सेवा विभाग तथा केन्द्रिय मेडिकल स्टोर पथलैया कार्यालयमा चौबिसै घण्टा विश्वसनिय एवं भरपर्दो सुरक्षकर्मि सेवा प्रदान गर्न मञ्जुरी जनाई यो प्रस्ताव पेश गरेका छौं ।

यस संस्थाले देहाय बमोजिमको जनशक्ति आपूर्ति गर्न सक्ने भएको व्यहोरा अनुरोध छ । सबै जनशक्तिको छुट्टै व्यक्तिगत विवरण (Bio Data) यसै साथ पेश गरिएको छ ।

सि.नं.	प्रस्तावित जनशक्तिको नाम थर	प्रस्तावित उम्मेदवार*		संकेत नं.
		मुख्य	वैकल्पिक	
१.				
२.				
३.				
४.				
५.				
६.				
७.				
८.				
९.				
१०				

यदि हाम्रो सिलबन्दी प्रस्ताव स्वीकार गरिएमा सुरक्षा गार्डको कार्यक्षेत्रगत शर्त तथा कार्य विवरण बमोजिम परिमाणको सूचीमा तोकिए अनुसार कार्य गर्ने कुराको कबूल गर्दछौं ।



यदी हाम्रो सिलबन्दी प्रस्ताव स्वीकार भएमा त्यस कार्यालयले तोकेको ढाँचामा करारको पालनाको निमित्त करार मूल्यको पाँच (५) प्रतिशतले हुन आउने रकम बराबरको वा करार मूल्य लागत अनुमान भन्दा १५ प्रतिशत भन्दा कम भएमा कार्य सम्पादन जमानत $= [(0.८५ \times \text{लागत अनुमान} - \text{प्रस्तावित मूल्य}) \times 0.५] + \text{प्रस्तावित मूल्यको } ५ \% \text{ कार्य सम्पादन जमानत प्रदान गर्ने कुरा मञ्जूर गर्दछौ ।}$

हामी यो सिलबन्दी प्रस्ताव पेश गर्ने आखिरी दिन देखि ९० दिनसम्म यस सिलबन्दी प्रस्तावमा उल्लेख भएका व्यहोराहरू पालना गर्न सहमत छौ, सो अवधि कायम रहेसम्म यो लिखत हामीलाई बाध्यकारी हुनेछ र सो अवधि समाप्त हुनु अघि कुनै पनि समय स्वीकार्य रहनेछ ।

औपचारिक करार तयार भई कार्यान्वयन नभएसम्मका लागि यो सिलबन्दी प्रस्ताव, ताहांको लिखित स्वीकृति र करार दिने सूचना हाम्रो लागि बन्धनकारी करार हुनेछ ।

तपाईंले प्राप्त गर्ने न्यूनतम मूल्यको वा अन्य मूल्यको सिलबन्दी प्रस्ताव स्वीकार गर्न तपाईं बाध्य हुनुहुन्न भन्ने हामीले बुझेका छौ ।

आज साल महिनाको गते दिन सम्पन्न ।

आधिकारिक व्यक्तिको हस्ताक्षर:

कम्पनी/संस्था/फर्मको छाप

नाम थर:

मिति :

* प्रस्तावमा मुख्य उम्मेदवारको नाम मात्र प्रस्ताव गर्नु पर्दछ । मुख्य उम्मेदवार उपलब्ध नभएको अवस्थामा बैकल्पिक उम्मेदवार उपलब्ध गराउनु पर्ने भए सो समेत प्रस्ताव गर्न सकिने छ । बैकल्पिक उम्मेदवारहरू पनि मुख्य उम्मेदवार सरह योग्य र दक्ष हुनुपर्नेछ । परिवर्तन/प्रतिस्थापन गर्ने समयमा यस्तो उम्मेदवारहरूको योग्यता प्रमाणहरू र वैयक्तिक विवरण (Bio Data) पेश गर्नुपर्नेछ ।

* संकेत नम्बरमा प्रत्येक उम्मेदवारको वैयक्तिक विवरणको क्रमसंख्या उल्लेख गर्नुपर्नेछ ।



मूल्य अंकित परिमाण सूची

मिति

करार संख्या (नं.)

सि.नं.	सेवाको विवरण	आवश्यक परिमाण (संख्या)	मासिक ईकाइ दर (रु.)	मासिक जम्मा दर (रु.)	बार्षिक जम्मा (रु.)
१	२	३	४	$५=(३ \times ४)$	$६=(५ \times १२ \text{ महिना})$
१	सुरक्षा गार्ड	१०(दश) जना			
			जम्मा कवोल रकम रु .(क)		
	मूल्य अभिवृद्धिकर (१३%) रु. (ख)				
	कूल जम्मा अङ्कमा (क) + (ख)				
	कूल जम्मा अक्षरमा:				

प्रस्ताव दाताको सही :

नाम :

पद :

फर्म वा कम्पनीको नाम :

ठेगाना :

फोन नं. :

छाप :

द्रष्टव्यः इकाइ मूल्य र जम्मा मूल्यमा फरक परेमा इकाइ मूल्यलाई आधार मानिने छ ।
अंक र अक्षरमा लेखिएको रकम फरक परेमा अक्षरलाई आधार मानिने छ ।

खण्ड ६ : नमूना फारामहरु

(क) सिलबन्दी प्रस्ताव जमानत (सुरक्षण)

मिति

श्री स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु,

.....(सिलबन्दी प्रस्ताव दाताको नाम) जसलाई यसपछि “सिलबन्दी प्रस्ताव दाता” भनिनेछ ले मिति (.....) मा (सेवाको नाम वा विवरण) को आपूर्ति कार्य गर्नको निमित्त सिलबन्दी प्रस्ताव दाखिला गरेको छ ।

हामी.....(बैंकको नाम, ठेगाना) (जसलाई यसपछि “बैंक” भनिनेछ) जमानीको रुपमा पूर्ण उत्तरदायीत्व वहन गर्ने गरि खरिदकर्ता (नाम, ठेगाना) बाट दावी पत्र प्राप्त हुनासाथ खरिदकर्तालाई रुपैया(अंकमा).....(अक्षरेपी)उपलब्ध गराउने गरि जमानी बस्न मञ्जुर गर्दछौं । मितिमा बैंकको छाप लगाई बन्द गरिएको

यो लिखित प्रतिज्ञापत्रका शर्तहरु निम्न बमोजिम हुनेछन् :

- (१) यदि सिलबन्दी प्रस्ताव खोलिसकेपछि सिलबन्दी प्रस्तावदाताहरुले आफ्नो सिलबन्दी प्रस्ताव फाराममा उल्लेख भएको सिलबन्दी प्रस्ताव को मान्य अवधि अगावै फिर्ता लिएमा वा,
- (२) सिलबन्दी प्रस्तावको मान्य अवधि अगावै खरिदकर्ताले यदि सिलबन्दी प्रस्तावदातालाई उसको सिलबन्दी प्रस्ताव स्वीकार गरेको सूचना गरेमा :
 - (क) सिलबन्दी प्रस्तावदातालाई दिएको निर्देशन बमोजिम करार गर्न नसकेमा वा अस्वीकार गरेमा;
वा
 - (ख) सिलबन्दी प्रस्तावदातालाई दिएको निर्देशन बमोजिम कार्य सम्पादन जमानत दाखिला गर्न नसकेमा वा अस्वीकार भएमा,

हामी खरिदकर्तालाई माथि उल्लेखित रकमको भुक्तानी पहिलो लिखित दावी प्राप्त हुनासाथ गर्नेछौं । तर खरिदकर्ताले यो रकम दावी गर्नको लागि माथि उल्लेखित शर्तहरु मध्ये पूरा नगरेको शर्त खुलाउनु पर्नेछ ।

यो सुरक्षण पत्र सिलबन्दी प्रस्ताव खोल्ने मिति देखि पचहत्तर (७५) दिन २०७४/०८/०४ सम्म मान्य रहनेछ र सुरक्षण माथि गरिने दावी यसको अन्तिम मिति अगावै बैंकमा आई पुग्नु पर्नेछ ।

अधिकार प्राप्त व्यक्तिको सही :

बैंकको छाप :

मिति :

साक्षी :

सही :

नाम :

ठेगाना :



(ख) प्रस्तावदाताको विवरण

१. फर्म, संस्था वा कम्पनीको नाम :		
२. मुख्य कार्यालय : अंचल वडा नं.	जिल्ला: ब्लक नं.	न.पा./गा.वि.स. :
३. व्यवसायिक ठेगाना : अंचल : जिल्ला :	प्रमुख व्यक्तिको नाम, पद र सम्पर्क नं.:	
४. टेलिफोन नं. : फ्याक्स नं.:	दर्ता भएको कार्यालय :	
इमेल ठेगाना :	दर्ता नं. : जिल्ला : दर्ता मिति :	

संचालकहरुको नाम	पद	ठेगाना
१.		
२.		

सम्बन्धित कामको अनुभव (हालको काम पहिलो नम्बर देखि क्रमशः खुलाउने)

सि.नं.	आर्थिक वर्ष	कामको विवरण	काम गरेको कार्यालयको नाम, ठेगाना र फोन नं.	काम गरेको अवधि		
				शुरु गरेको मिति	सम्पन्न गरेको मिति	भुक्तानी प्राप्त कूल रकम (मू.अ. कर सहित)
१.						
२.						
३.						
४.						
५.						

द्रष्टव्य :

- यस तालिकामा उल्लेखित प्रत्येक कामको लागि काम गरेको सम्बन्धित निकायबाट काम गरेको प्रमाणको प्रतिलिपि प्रस्तावसम्बन्धि कागजातसाथ पेश गर्नुपर्नेछ ।
- यस सम्बन्धि थप विवरण जरुरी भए छुट्टै पानामा पेश गर्न सकिनेछ ।

(ग) प्रस्तावदाताले प्रस्ताव गरेको उम्मेदवारको ब्यक्तिगत विवरण (Bio Data) को नमूना

(प्रत्येक उम्मेदवारको छुट्टा छुट्टै विवरण भर्नुपर्नेछ ।)

१. नाम, थर (श्री/श्रीमती/सुश्री) :
ठेगाना(स्थायी) : (जिल्ला/न.पा./गा.वि.स./वडा नं./ब्लक नं.)
हाल बसोबास(सम्पर्क) ठेगाना: (जिल्ला/न.पा./गा.वि.स./वडा नं./ब्लक नं.)
२. २.१ जन्म मिति (गते/महिना/वर्ष): २.२ नागरिकता प्रमाण पत्र नं. २.३ जिल्ला प्रशासन कार्यालय : २.४ जारी गरेको मिति :

३. शैक्षिक योग्यता (सबभन्दा पछिको योग्यतादेखि शुरु गर्ने)

सि.नं.	उतीर्ण गरेको योग्यता (जस्तो पाच कक्षा, आठकक्षा, एस.एल.सी. आदि)	अध्ययन गरेको संस्थाको (जिल्ला, स्थान, वडा, ब्लक नं.) नाम, ठेगाना र फोन नं.	उतीर्ण गरेको वर्ष (मिति)	मुख्य विषयहरु
१.				
२.				
३.				

४. कार्य अनुभव/सेवाको प्रकार*

सि.नं.	काम गरेको अवधि		काम गरेको कार्यालयको नाम र ठेगाना		सम्पन्न गरेको कार्यहरु*
	देखि	सम्म	कार्यालयको नाम	ठेगाना	
१.					
२.					

* सम्पादन गरेको काम भन्नाले सुरक्षा सम्बन्धी काम र सेवाको प्रकार भन्नाले सुरक्षा गार्डको रुपमा करार, अस्थायी, सेवा करार आदि उल्लेख गर्नुपर्छ ।

५. कुनै सीप सम्बन्धि अनुमति पत्र वा प्रमाण पत्र प्राप्त गरेको भए सो सम्बन्धि विवरण :

सि.नं.	सीप सम्बन्धि विवरण*	अनुमति पत्र वा प्रमाण पत्र दिने संस्थाको नाम	कैफियत
१.			
२.			

* सीप सम्बन्धि विवरण भन्नाले सुरक्षा सम्बन्धि तालिम आदि ।

उपयुक्त ब्यहोरा ठीक सााचो हो भनी सहीछाप गर्ने

उम्मेदवारको हस्ताक्षर:

फर्म,संस्था वा कम्पनीको आधिकारिक ब्यक्तिको हस्ताक्षर :

मिति :

मिति :

फर्म/संस्था/कम्पनीको छाप :



(घ) सेवा करार खरिद सम्झौता

विक्रम सम्बत..... साल महिना..... गतेका दिन स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु, (जसलाई “कार्यालय” भनेर सम्बोधन गरिनेछ) प्रथम पक्ष र[सेवा प्रदायकको नाम तथा ठेगाना उल्लेख गर्ने] जसलाई “सेवा प्रदायक” भनेर सम्बोधन गरिनेछ) दोस्रो पक्षका बीच सुरक्षा गार्ड (कमाण्डर सहित दश जना) को सेवा करारमा लिन प्रस्ताव आवाहन गरिएकोमा सेवा प्रदायकले यस्तो सेवा प्रदान गर्नका लागि रु.....(अंकमा) (अक्षरमा) कबोल गरी पेश गरेको प्रस्ताव स्वीकृत भए बमोजिम मसान्त सम्मको लागि यो सेवा करार खरिद सम्झौता गरिएको छ ।

यसपछि खरिद सम्झौतामा निम्न लिखित अनुसार हुनेछ :

- १) यस सेवा करार सम्झौतामा शब्द र अभिव्यक्तिको अर्थ यसपछि संकेत गरिएको सेवा करार खरिद सम्झौताका शर्तहरू मा निर्धारणगरे अनुसार हुनेछ ।
- २) विभागले सेवा प्रदायकलाई दिइने भुक्तानी वापत रु.....(अक्षरेपी) का लागी सेवा प्रदायकले विभाग साग सम्झौता गरेको सेवा करार सम्झौताका शर्तहरू तथा कार्यक्षेत्रगत शर्त र कार्य विवरण अनुसार सेवा प्रदान गर्नेछ ।
- ३) विभागले सम्झौता गरेको सेवा प्रदान गरे वापतको रकम सेवा करार सम्झौतामा उल्लेख भएको तरिका र प्रकृया अनुसार समयमा सेवा प्रदायक लाई भुक्तानी गर्नुपर्नेछ ।
- ४) सेवा प्रदायकले चौबिस घण्टाको सेवालार्ई दैनिक ८/८ घण्टाको दरले सिटमा विभाजन गरी सेवा प्रदान गर्नुपर्नेछ ।
- ५) यो सेवा करार खरिद सम्झौताको अवधि दुवै पक्षले साक्षीको रोहवरमा माथि उल्लेखित मितिका दिन सहमति गरि यस करारमा सही छाप गरिएको छ ।
- ६) सेवा करार खरिद सम्झौताका सामान्य शर्तहरू, कार्यक्षेत्रगत शर्त तथा कार्य विवरणहरू र सेवाप्रदायकले कबोल गरेको मूल्य प्रस्तावको प्रतिलिपि यसैसाथ संलग्न राखिएको छ ।

दुवै पक्षले साक्षीको रोहवरमा माथि उल्लिखित मितिका दिन यस सेवा करार खरिद सम्झौतामा सही छाप गरिएको छ ।

सेवा प्रदायकको तर्फबाट सहीछाप गर्ने

कार्यालयको तर्फबाट सहीछाप गर्ने

मुख्य व्यक्ति/प्रतिनिधिको नाम :

अधिकृत प्रतिनिधिको नाम :

पद :

पद :

कम्पनीको छाप :

कार्यालयको छाप

साक्षी :

साक्षी :

नाम :

नाम :

पद :

पद :



(ड) कार्य सम्पादन जमानि

मिति

श्री स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु,

हामीले (सेवाप्रदायकको नाम, ठेगाना) (यसपछि “आपूर्तिकर्ता” भनिनेछ) ठेक्का नं. (.....), मिति अनुरूप (सेवाको नाम र छोटकरी विवरण) (यसपछि “करार” भनिनेछ) सम्पन्न गर्ने जम्मा लिएका छौं ।

र यस करारमा आपूर्तिकर्ताले सम्झौता बमोजिम उसको दायित्व निर्वाह गर्न नेपाल सरकारको मान्यता प्राप्त बैंकबाट बैंक ग्यारेन्टी दाखिला गर्ने कर्तव्य भएको हुनाले,

हामी आपूर्तिकर्तालाई यस्तो बैंक ग्यारेन्टी दिन मञ्जुर छौं ।

यस कारणले हामी प्रतिज्ञा गर्दछौं कि हामी जमानी हौं र तपाईं प्रति उत्तरदायी छौं । आपूर्तिकर्ताको तर्फबाट रु.....(अंकमा)..... (अक्षरेपी) निमित्त तपाईंको प्रथम लिखित दावी पत्र प्राप्त हुनासाथ विना कुनै दोष, वा वाद-विवाद निकाली माथि उल्लेखित जमानत रकम (जमानत रकम) को सिमा भित्र यहाले दावी गर्नु भएको दावीको निमित्त कुनै कारण वा आधार नदेखाए पनि उक्त रकम भुक्तानी गर्नेछौं ।

हामी आपूर्तिकर्ताको उक्त ऋण असुली गर्न हामीसंग दावी गर्नु अगावै पूरा गर्नुपर्ने आवश्यकतालाई हटाउदछौं ।

हामी यो पनि मञ्जुर गर्दछौं कि तपाईं र आपूर्तिकर्ता विच भएको सम्झौताका कागजपत्रमा परिवर्तन वा थपघट वा संशोधन भएमा आपूर्तिकर्ताले हामीलाई त्यसवारे यस ग्यारेन्टी अन्तर्गत सूचित गर्नु पर्ने दायित्वबाट छुटकारा दिन्छौं ।

यो ग्यारेन्टीको म्यादसालमहिना गते सम्म को लागि रहनेछ ।

मिति :

जमानी दिनेको सही र छाप :

बैंकको नाम :

ठेगाना :



(च) सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४० को उपनियम २ (ड) संग सम्बन्धित
लिखित घोषणा फाराम

श्री स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, टेकु,

त्यस कार्यालयको मिति गते मा प्रकाशित सिलबन्दी प्रस्ताव आह्वानको सूचनामा उल्लेख भए बमोजिम म/मेरो फर्म, संस्था, कम्पनीको आधिकारीक प्रतिनिधिको हैसियतमा निम्न व्यहोरा घोषणा गर्दछु।

- क) प्रस्तावित खरिद कारवाहीमा भाग लिन रोक लागेको वा कालो सूचीमा परी अयोग्य भएको छैन।
- ख) प्रस्तावित खरिद कारवाहीमा कुनै किसिमबाट स्वार्थ बाझिने अवस्था विद्यमान छैन।
- ग) सार्वजनिक खरिद कारवाहीमा संलग्न हुन आवश्यक सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा सजाय भएको छैन।

प्रस्तावदाता

फर्म/कम्पनीको नाम :-

ठेगाना :-

प्रोपाईटरको नाम थर :-

फोन नं. :-

दस्तखत :-

मिति :-